



बेलबारी नगरपालिका
१ नं. प्रदेश, मोरङ

बेलबारी नगरपालिकाको राजपत्र

बेलबारी नगरपालिकाबाट प्रकाशित

खण्ड:२

संख्या: ३

सम्बत् २०७६ चैत्र ३ गते

भाग २

बेलबारी नगरपालिका

शव वाहन सञ्चालन कार्यविधि, २०७६

बेलबारी नगरपालिका क्षेत्रमा बसोवास गर्ने नागरिकहरूलाई आफ्नो रितिथिति अनुसार मृत्यु संस्कार पुरा गर्न सहयोग पुर्याउने गरी नगर क्षेत्रमा निशुल्क रूपमा शव वाहन सेवा उपलब्ध गराउन वाञ्छनीय भएकोले बेलबारी नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा (४) बमोजिम बेलबारी नगरपालिकाले यो कार्यविधि पारित गरी सर्वसाधारणको जानकारीको लागि राजपत्रमा प्रकाशन गरिएको छ ।

बेलबारी नगरपालिका
शव वाहन सञ्चालन कार्यविधि, २०७६

प्रमाणिकरण मिति: २०७६।१२।०३

प्रस्तावना:

बेलबारी नगरपालिका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई आफ्नो रितिथिति अनुसार मृत्यु संस्कार पुरा गर्न सहयोग पुर्याउने गरी नगर क्षेत्रमा निशुल्क रूपमा शव वाहन सेवा उपलब्ध गराउन वाञ्छनीय भएकोले बेलबारी नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ को दफा (४) बमोजिम बेलबारी नगरपालिकाले यो कार्यविधि बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- (१) यस निर्देशिकाको नाम “शव वाहन सञ्चालन कार्यविधि, २०७६” रहेको छ ।
- (२) यो कार्यविधि स्थानीय राजपत्रमा प्रकाशित भएपछि प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस निर्देशिकामा,

- (क) “कार्यविधि” भन्नाले बेलबारी नगरपालिका शव वाहन सञ्चालन कार्यविधि २०७६ सम्झनु पर्छ ।
- (ख) “नगरपालिका” भन्नाले बेलबारी नगरपालिका सम्झनु पर्छ ।
- (ग) “शव वाहन” भन्नाले बेलबारी नगरपालिका क्षेत्र भित्रका मृतकलाई व्यक्तिको दाहसंस्कार गर्ने स्थल सम्म पुर्याउन प्रयोग गरिने साधनलाई सम्झनु पर्छ ।

- (घ) “स्थानीय समन्वय समिति” भन्नाले नगरपालिका स्तरमा शव वाहन सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनको लागी गठित समन्वय समिति सम्झनु पर्छ ।
- (ङ) “अनुदान” भन्नाले नेपाल सरकारबाट नगरपालिकालाई उपलब्ध हुने निःशर्त तथा सशर्त अनुदानको रकम समेत सम्झनु पर्छ ।
३. **ऐनको उद्देश्य:** यस ऐनको उद्देश्य देहाय बमोजिम हुनेछः
- (क) शव वाहन सञ्चालनको जिम्मेवारी विश्वसनीय र भरपर्दा रूपमा निर्वाह गर्ने,
- (ख) शव वाहन सञ्चालनको लागी स्रोत व्यवस्था, नियमित मर्मत संभार र सेवा पत्राह प्रभावकारी बनाउने ।
४. **कार्यक्षेत्र:** नगरपालिकाको अगुवाइमा स्थानीय तहबाट शव वहानको व्यवस्थापन, सञ्चालन, मर्मत संभार सम्बन्धित कार्यसम्म मात्र यस निर्देशिकाको कार्यक्षेत्र हुनेछ ।
५. **शव वहान सेवा सञ्चालन तथा व्यवस्थापन:** (१) शव वाहन उपलब्ध गराउने सम्बन्धमा:
- (क) प्रयोग नभई शव वाहन खाली रहेको बेला नगरपालिकामा बसोवास गर्ने व्यक्ति र परिवारबाट शव वाहन माग भएमा First Come First Serve को आधारमा नगरपालिकाले निशुल्क उपलब्ध गराउनेछ ।
- (ख) शव वाहन माग गर्नको लागि बेलबारी नगरकार्यपालिका अन्तरगत शव वहान सेवाको लागि उपलब्ध हुने नम्बरमा फोन गर्नु पर्नेछ ।
- (ग) कार्यालयले उपलब्ध गराउने सव वाहन सञ्चालनको तोकिएको ढाँचा बमोजिमको अपरेशन लगसीट तोकिएको अधिकारीले प्रमाणित गरी सम्बन्धित अपरेटरलाई उपलब्ध गराउनु पर्नेछ ।

अपरेटरले पनि सोहि लगसीटमा उपकरण सञ्चालन सम्बन्धि अभिलेख राख्नु पर्नेछ ।

- (घ) शव वाहन प्रयोग गर्दा साइटसम्म लैजाने र काम समाप्त भए पश्चात सुरक्षित तवरले कार्यालयमा फिर्ता बुझाउने सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रयोगकर्ता र अपरेटरको हुनेछ ।
- (ङ) शव वाहन प्रयोग गर्दा तोकिएको स्थानमा भन्दा अन्य क्षेत्रमा लैजान पाईने छैन । पछि कुनै कारणबस क्षेत्र बदल्नु परेमा कार्यालयसँग स्वीकृती माग गर्नु पर्नेछ ।
- (च) शव वाहन प्रयोग भैरहेको अवस्थामा बिग्रन गई मर्मत गर्नुपर्ने भएमा कार्यालयको निमानुसार गर्नु पर्नेछ ।
- (छ) शव वाहन प्रयोग गर्दा उक्त उपकरण कार्यालयबाट बाहिर निस्केको र कार्यालयमा फिर्ता भएको मिति र समय जनाई सम्बन्धित अपरेटरको दस्तखत गराई तोकिएको अधिकारीबाट प्रमाणित गराई राख्नु पर्नेछ ।
- (ज) शव वाहन प्रयोग भई फिर्ता भएपछि सम्बन्धित अपरेटरले उक्त उपकरण सञ्चालन भएको विवरण सहितको अपरेसन लगसीट कार्यालयमा बुझाउनु पर्नेछ ।

६. शव वाहन सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशक समिति:

(१) शव वाहनको व्यवस्थित, विश्वसनीय र प्रभावकारी प्रयोगको व्यवस्था मिलाउन तपसिल बमोजिमको निर्देशक समिति रहनेछ:

- | | |
|--|------------|
| (क) नगर प्रमुख | संयोजक |
| (ख) नगर उप प्रमुख | सह संयोजक |
| (ग) सामाजिक विकास समिति संयोजक | सदस्य |
| (घ) समितिले तोकेको नगर कार्यपालिका सदस्य मध्ये १ महिला सदस्य | |
| (ङ) विपद् व्यवस्थापन शाखा प्रमुख | सदस्य सचिव |

- (२) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ। समितिले बैठकमा आवश्यक ठानेका अन्य प्रतिनिधिहरूलाई समेत आमन्त्रण गर्न सक्नेछ ।
७. गलत सूचना दिने व्यक्तिलाई हुने सजाय: (१) शव वाहन सेवा आवश्यक भयो भनी गलत सूचना दिने व्यक्ति र शव वाहन सञ्चालन तथा व्यवस्थापन कार्यमा अवरोध पुर्याउने व्यक्तिलाई कानुन अनुसार कारवाहि गरिनेछ ।
८. समिक्षा एवं प्रगति प्रतिवेदन सम्बन्धी व्यवस्था: (१) समितिले शव वाहन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी क्रियाकलापहरूको समीक्षा गरी नगरपालिका समिक्षा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
९. खारेजी र बचाउ: (१) यस निर्देशिकामा उल्लेख भएका कुराहरू यसै बमोजिम र अन्य कुराहरू प्रचलित ऐन नियम बमोजिम हुनेछ ।

आज्ञाले
प्रदिप शाह
प्रमुख प्रशासकीय अधिकृत